



NON PERSONAL ACCOUNT OPENING FORM (गैह व्यक्तिगत खाता खोल्ने फाराम)

.....Branch (शाखा)

Date (मिति)

IDENTITY DETAILS (पहिचान विवरण)

We request you to open an account in your Bank with following details. We hereby undertake to comply, observe and be bound by the rules and regulations (amended) from time to time) pertaining to all accounts relationship maintained with you. (हामी यस बैंकमा निम्न बमोजिमको हाम्रो खाता खोली दिनुहुन अनुरोध गर्दछौं। हामी बैंकद्वारा लागू गरिने सम्पूर्ण नीति निर्देशन र प्रचलित कानून तथा अन्य शर्त बन्देजहरू (समय समयमा परिवर्तन हुने समेत पालना गर्नेछौं।)

Account Type (खाताको किसिम) **Current Account** (चलती खाता) **Saving Account** (बचत खाता) **Currency** (मुद्रा) **NPR** (नेपाली रुपैया) **USD** (अमेरिकी डलर)

Product Name (सेवाको नाम) **Others** (अन्य)

FULL NAME [As per valid Registration Documents] पूरा नाम (दर्ता कागजातको आधारमा)

Type of Organization (संस्थाको प्रकार) **Sole Proprietorship** (एकल स्वामित्व) **Partnership** (साझेदारी) **Private Limited** (प्रा.लि.)
 Public Limited (पब्लिक लिमिटेड) **Co-operatives** (सहकारी) **Government Agencies** (सरकारी निकाय) **Trust/Charities** (गुठी/परोपकार)
 Club & Association (क्लब/संस्था) **Foreign Company** (विदेशी कम्पनी) **Others (Please Specify)** अन्य (कृपया उल्लेख गर्नु होला)

Nature of Business (कारोबारको प्रकार) **Trading** (ब्यापार) **Industry** (उद्योग) **Service** (सेवा) **Tourism** (पर्यटन)
 Educational Institution (शैक्षिक संस्था) **NGO/INGO** (गैर/अ. गैर सरकारी संस्था) **Banks & Financial Institutions** (बैंक तथा वित्तिय संस्था)
 Others (Please Specify) अन्य (कृपया उल्लेख गर्नु होला)

Area of Operation (संचालन क्षेत्र) **Number of Office/Branch** (कार्यालय/शाखा संख्या)

Do you have any existing customer ID (के तपाईंसँग पहिले नै ग्राहक संकेत नं. छ ?) **Yes (specify)** [छ (यदि भएमा उल्लेख गर्नुहोला)] **Customer ID** (ग्राहक संकेत)

No (छैन)

REGISTRATION DETAILS (दर्ता विवरण)

Legal ID (कानूनी परिचय)	Number (नं.)	Issuing District (जारी जिल्ला)	Date of Issue (जारी मिति)	Expiry Date (समाप्ती मिति)
<input type="checkbox"/> Registration (दर्ता)				
<input type="checkbox"/> Operating License (अनुमति पत्र)				
<input type="checkbox"/> Local Government License (स्थानीय निकाय अनुमति पत्र)				
<input type="checkbox"/> Accreditation Certificate (मान्यता प्रमाण पत्र)				
<input type="checkbox"/> PAN/VAT (स्थायी लेखा/भ्याट नं.)				
<input type="checkbox"/> EXIM Code (निकासी पैठारी संकेत नम्बर)				
<input type="checkbox"/> Others (अन्य)				

CORRESPONDENCE DETAILS (पत्राचार विवरण)

Address (ठेगाना)	Country (देश)	Province (प्रदेश)	District (जिल्ला)	Municipality/Rural Municipality (न.पा./गा.पा.)	Ward No. (वडा नं.)	Tole/Street (टोल/मार्ग)	House No. (घर नं.)
Registered (दर्ता)							
Business (व्यवसायिक)							
Head Office (मुख्य कार्यालय)							
Branch (शाखा कार्यालय)							
Foreign Company (विदेशी कम्पनी)							

*Please provide branch details in separate sheet if company is subsidiary of foreign company (*यदि विदेशी कम्पनीको सहायक कम्पनी भएमा शाखा कार्यालयको विवरण छुट्टै पानामा भर्नुहोला)

COMMUNICATION DETAILS (सम्पर्क विवरण)

Address (ठेगाना)	Phone No. (फोन नं.)	Mobile No (मोबाईल नं.)	Email ID / Website (ईमेल परिचय/वेबसाईट)
Registered (दर्ता)			
Business (व्यवसायिक)			
Head Office (मुख्य कार्यालय)			
Branch (शाखा कार्यालय)			
Foreign Company (विदेशी कम्पनी)			

Customer Due Diligence Details (ग्राहक पहिचान पद्धति विवरण)

Purpose of Account Opening: (खाता खोल्नुको उद्देश्य) **In case of multipurpose, please select all applicable** (बहुउद्देश्य भएमा सबै छान्नु होला) **Investment** (लगानी)
 Business Transaction (व्यापार कारोबार) **Remittance** (विप्रेषण) **Loan Transaction** (कर्जा कारोबार) **Others** (अन्य)

Source of fund (कोषको स्रोत) **Business Transaction** (व्यवसाय कारोबार) **Donation/Grant** (दान/अनुदान) **Investment Transaction** (लगानी कारोबार)
 Equity Investment (लगानी) **Disposal of Assets** (सम्पत्तिबिक्री/समाप्ती) **Others** (अन्य)

Financial/Transaction Details (वित्तिय/कारोबार विवरण)

Anticipated Annual Transaction (वार्षिक अनुमानित कारोबार)							
Net Worth* (In Rs.) (खुद सम्पत्ती (रु.))	<input type="checkbox"/> <5 Lakh (५लाख भन्दा कम)	<input type="checkbox"/> 5-10 Lakh (५लाखदेखि १० लाखसम्म)	<input type="checkbox"/> 10-15 Lakh (१० लाखदेखि १५ लाखसम्म)	<input type="checkbox"/> 15-25 Lakh (१५ लाखदेखि २५ लाखसम्म)	<input type="checkbox"/> 25-50 Lakh (२५ लाखदेखि ५० लाखसम्म)	<input type="checkbox"/> 50 Lakh-1 Crore (५० लाखदेखि १ करोडसम्म)	<input type="checkbox"/> >1 Crore (१ करोड भन्दा माथि)
Net Profit* (In Rs.) (खुद नाफा (रु.))	<input type="checkbox"/> <5 Lakh (५लाख भन्दा कम)	<input type="checkbox"/> 5-10 Lakh (५लाखदेखि १० लाखसम्म)	<input type="checkbox"/> 10-15 Lakh (१० लाखदेखि १५ लाखसम्म)	<input type="checkbox"/> 15-25 Lakh (१५ लाखदेखि २५ लाखसम्म)	<input type="checkbox"/> 25-50 Lakh (२५ लाखदेखि ५० लाखसम्म)	<input type="checkbox"/> 50 Lakh-1 Crore (५० लाखदेखि १ करोडसम्म)	<input type="checkbox"/> >1 Crore (१ करोड भन्दा माथि)
Number of Monthly Transaction (मासिक कारोबार संख्या)	<input type="checkbox"/> <50Lakh (५०लाख भन्दा कम)		<input type="checkbox"/> 50 Lakh-1Crore (५० लाखदेखि १ करोडसम्म)		<input type="checkbox"/> >1 Crore (१ करोड भन्दा माथि)		

* Last Fiscal Year (पछिल्लो आर्थिक वर्षको)

Name and designation of Individuals (Proprietor/Partner/Trustee/Members/CEO/Senior Management and Signatory)
संस्थासंग सम्बन्धित व्यक्तिको नाम र पद (प्रोप्राइटर/साझेदार/ट्रस्टी/सदस्य/कार्यकारी प्रमुख/उच्च व्यवस्थापक/खाता सञ्चालक)

S.N. (क्र.सं.)	Full Name (पूरा नाम)	Designation (पद)

Note: Please use additional sheet as required. (नोट: आवश्यकता अनुसार अतिरिक्त पृष्ठ भर्नुहोला)



***Individual KYC of Proprietor/Partner/Trustee/Board Members/CEO/Senior Management/Signatories is must.** (प्रोप्राइटर/साझेदार/ट्रस्टी/सञ्चालक सदस्यहरू/कार्यकारी प्रमुख/उच्च व्यवस्थापक/खाता सञ्चालकहरूको व्यक्तिगत ग्राहक पहिचान विवरण छुट्टै भनुपर्ने)

Shareholding pattern of firm/company as per sharelagat. (फर्म/कम्पनीको शेयरलगत अनुसार शेयर धारण गर्ने शेयरधनीको विवरण)

S.N. (क्र.सं.)	Name of shareholders (शेयरधनीको नाम)	Ownership Percentage (%) (स्वामित्व %)	Address of the shareholders (शेयरधनीहरूको ठेगाना)

Note: Please use additional sheet as required. (नोट: आवश्यकता अनुसार अतिरिक्त पृष्ठ भर्नुहोला ।)

Location Map of Accountholder Residence (खातावालाको ठेगानाको नक्सा)

Location map of Registered Address (दर्ता ठेगानाको नक्सा)	Location map of Current Address (हालको ठेगानाको नक्सा)
<p>*Longitude: *Latitude:</p> <div align="center">  </div> <p align="center">Please mention the nearest landmark. (कृपया नजिकको सिमा चिन्ह उल्लेख गरिदिनु होला)</p>	<p>*Longitude: *Latitude:</p> <div align="center">  </div> <p align="center">Please mention the nearest landmark. (कृपया नजिकको सिमा चिन्ह उल्लेख गरिदिनु होला)</p>

***Based on google locator/map Note: In case of change in address, the Bank must be informed immediately and update the location map accordingly.**

(नोट : हाल बसोबास गरिरहेको ठेगाना परिवर्तन भएमा बैकलाई सकेसम्म छिटो नक्सा समेतको नयाँ ठेगानाको जानकारी गराउनु पर्नेछ ।)

INTRODUCER'S DETAILS (परिचयकर्ताको विवरण)

Introducer's Name (परिचयकर्ताको नाम)	
Introducer's Customer ID (परिचयकर्ताको संकेत नं.)	

I/we confirm that I/we personally know the applicant detailed above and confirm his identity, occupation and address. (प्रस्तावित निवेदक/खातावाला तथा निजको परिचय, पेशा एवं ठेगानाको बारेमा म/हामी जानकार छु/छौं ।)

Signature of Introducer (परिचयकर्ताको दस्तखत)

FATCA DECLARATION (विदेशी खाता कर अनुपालन ऐन सम्बन्धी घोषणा)

Answer following question in Yes or No (तपसिलमा उल्लेखित प्रश्नहरूको जवाफ हो वा होइनमा दिनुहोस् ।)

S.N. (क्र.सं.)	Parameter (सीमा)	Entity/Beneficial owner (कम्पनि/हिताधिकारी)	Remarks (कैफियत)
1 (१)	US Person (अमेरिकी व्यक्ति)	<input type="checkbox"/> Yes (हो) <input type="checkbox"/> No (होइन)	
If Yes, provide 3 number details (यदि हो भने ३ नं. को विवरण भर्नुहोस्)			
2 (२)	US INDICIA		
a	US TELEPHONE NO (अमेरिकी टेलिफोन नं.)		
3 (३)			
a	TIN Number (कर दाखिला गर्ने व्यक्तिको परिचय नं.)		
b	GIIN Number		
c	W9 Form submitted (W9 फारम बुझाएको)	<input type="checkbox"/> Yes (हो) <input type="checkbox"/> No (होइन)	
d	W8 BEN Form submitted (W8 BEN फारम बुझाएको)	<input type="checkbox"/> Yes (हो) <input type="checkbox"/> No (होइन)	

We hereby declare that details furnished above are true and correct to the best of our knowledge and belief.

(हामी यो घोषणा गर्दछौं की माथि उल्लेखित जानकारी तथा विवरणहरू हामीले बुझेसम्म ठीक साँचो तथा पूर्ण छन् ।)

Signature of Customer (ग्राहकको दस्तखत)

Singly (एकल) Jointly (संयुक्त) Special Instruction if any: (विशेष निर्देशन, यदि केही भएमा)

Account No. (खाता नं.)

Account Name: (खातावालाको नाम)

SPECIMEN SIGNATURE (USE BLACK INK ONLY) नमुना दस्तखत (कालो मसिको प्रयोग गर्नुहोस्)

Name (नाम)	Signature Group (दस्तखत समूह)	Name (नाम)	Signature Group (दस्तखत समूह)
Contact No. (फोन नम्बर)		Contact No. (फोन नम्बर)	
Photo		Photo	
Signature (दस्तखत)		Signature (दस्तखत)	

Name (नाम)	Signature Group (दस्तखत समूह)	Name (नाम)	Signature Group (दस्तखत समूह)
Contact No. (फोन नम्बर)		Contact No. (फोन नम्बर)	
Photo		Photo	
Signature (दस्तखत)		Signature (दस्तखत)	
		Stamp (छाप)	

For Bank's Use only (बैंक प्रयोजनको लागि मात्र)

Scanned By

Scan Approved By

SERVICE REQUEST DETAIL (सेवा अनुरोध विवरण)

I/we wish to apply for Internet Banking (इन्टरनेट बैंकिङ्ग) Cheque Book Facility (चेक बुक सुविधा)

Please supply a cheque book of _____ leaves to us or to our agent /representative Mr./Mrs./Miss _____

_____ bearing ID no. _____ whose specimen signature appears below. (कृपया हामीलाई वा हामीले तोकिएको निम्न बमोजिमको दस्तखत नमुना भएको

प्रतनीधि श्री/श्रीमती/सुश्री _____ परिचय नं. _____ लाई पाना _____ भएका चेक बुक उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु/छौं।

Signature of Recipient

प्रापकको दस्तखत

DECLARATION (स्व:घोषणा)

Politically Exposed Person (PEP) or Close Family Member or Associated of PEP?

 Yes (हो) No (होइन)

(उच्च पदस्थ व्यक्तिको पारिवारिक सदस्य वा निजसँग सम्बन्धित व्यक्ति हुनुहुन्छ ?)

If yes, please furnish following information (यदि भएमा निम्न उल्लेखित विवरण भर्नुहोस्।)

Position (पद)	Institution (संस्था)	Date of membership (सदस्यताको मिति)	Expiry of membership (सदस्यताको समाप्ती)	Name of close associates (निजसँग सम्बन्धित व्यक्तिको नाम)	Name of associated organization (निजसँग सम्बन्धित संस्थाको नाम)

Note: Please use additional sheet as required. (नोट: आवश्यकता अनुसार अतिरिक्त पृष्ठ भर्नुहोला।)

Blacklisted (कालोसूचीमा परेको) Yes (हो) No (होइन) Convicted crime in past (विगतमा अपराधिक सजाय पाएको) Yes (हो) No (होइन)Is account operator a beneficial owner (के खाता सञ्चालक वास्तविक धनी हो ?) Yes (हो) No (होइन) If yes, please fill up declaration Form (यदि भएमा स्व:घोषणा फारम भर्नुहोस्)Do you have account in other Bank (के तपाईंको अन्य बैंकमा खाता छ ?) Yes (छ) No (छैन)

If yes, please provide Bank name and account number (यदि भएमा बैंकको नाम र खाता नम्बर उल्लेख गर्नुहोस्)

Are you availing credit facility with other Banks (के तपाईंले अन्य बैंकमा कर्जा सुविधा लिनुभएको छ ?) Yes (छ) No (छैन)

If yes, please provide name of Bank (यदि भएमा बैंकको नाम उल्लेख गर्नुहोस्)

TERMS & CONDITIONS (शर्त तथा बन्देजहरू)

- The Bank may disclose information about customer's account, if required or permitted by law, rule or regulations, or at the request of any public or regulatory authority or if such disclosure is required for the purpose of prevention frauds, or in public interest, with our specific consent of the account holder/s. (कुनै अपराध वा ठगी हुन नदिन वा सार्वजनिक सरोकार/चातोको विषय भएमा प्रचलित कानून, नियम बमोजिम वा कुनै नियमकारी निकायको अनुरोधमा बैंकले ग्राहकको खाता सम्बन्धी सूचना ग्राहकको सहमति सहित वा रहित उपलब्ध गराउने सक्नेछ।)
- Cheques/Cards issued by the Banks are the property of the Bank and the account holder should take utmost care of the Cheques/ Card and keep them safely. The Bank will not be liable if the Cheque/Card is misplaced by the customer or, stolen or en-cashed in any way by fraudulent signature. The customer should return all remaining leaves of the cheque and Card to the Bank at the time of account closure. Bank shall charge Cheque/Card destruction charge if not returned during account closure. (बैंकद्वारा जारी गरिएका चेक, कार्डहरू बैंकको सम्पत्ती हुनेछन् र त्यस्ता बैंकका सम्पत्तीहरू सम्बन्धित खातावालाको संरक्षण गर्ने तथा सुरक्षित साथ राख्नुपर्नेछ। उक्त चेक/कार्डहरू हराएमा, चोरी भएमा वा कुनै किसिमले कसैले जालझेल वा भ्रुक्षानमा पारी रकम निकालेमा वा दस्तखतको दुरुपयोग गरेमा बैंक जवाफदेही हुनेछैन। खाता बन्द गर्नको लागि अनुरोध गर्दा ग्राहकले आफूसँग बर्कि रहेका चेकका पानाहरू, कार्डहरू फिर्ता गर्नुपर्नेछ। यदि खाता बन्द गर्दा बर्कि रहेका चेकका पानाहरू र कार्ड फिर्ता नगरेमा बैंकले आवश्यक शुल्क लिनेछ।)
- The Bank will ensure that the credit and debit entries are correctly recorded in the accounts in case of any error/omission; the Bank shall have the rights to make the correct adjusting entries without notice and recover any amount due from the account holder(s). (प्रत्येक खातामा जम्मा गरिने तथा खाताबाट निकालिने रकम सम्बन्धी कारोबारहरूको त्रुटि रहित प्रविष्टि गर्ने सम्बन्धमा बैंक सचेत रहनेछ। कथमकदाचित कारोबारको प्रविष्टिमा कुनै त्रुटि देखिएमा उक्त त्रुटिलाई सच्याउने वा खातावालाको खाताबाट उक्त रकम असुल गर्नुपर्नेमा समेत सम्बन्धित खातावालालाई सूचना दिई वा नदिई त्यस्तो त्रुटि सच्याउने वा समायोजन गर्न सकिनेछ।)
- A receipt of monies, cheques, securities etc. on behalf of Bank is valid only if signed by duly authorized officer(s) of the bank. (बैंकबाट जारी भएका भौचर, चेक तथा अन्य सुरक्षणहरू बैंकको छाप तथा बैंकको आधिकारीक कर्मचारीको दस्तखत भएको अवस्थामा मात्र मान्य हुनेछ।)
- In case of account overdrawn by any reason, 18% p.a. interest or as defined by Bank from time to time will be charged to overdrawn amount on quarter end or at the time of account closure (whichever comes first). (यदि कुनै खाता ओभरड्रन भएमा वा ओभरड्रन गरी खर्च लेख्नु परेमा उक्त रकमको त्रैमासिक हिसाब भित्तान गर्दा वा उक्त खाता बन्द गर्दा (जुन पहिला हुन्छ) दैनिक गणना विधि अनुसार वार्षिक १८% ब्याज वा बैंकले समय समयमा तोके बमोजिम लगाइनेछ।)
- Any change in the details under address or account operator should be immediately communicated in writing to Bank. Until and unless written information of change in address is provided to Bank, communication to customer shall be done at the address available with the Bank. (खातावालाको ठेगाना अथवा खाता सञ्चालन निर्देशनमा कुनै परिवर्तन भएमा त्यसको जानकारी तत्काल बैंकलाई दिनुपर्नेछ। अन्याय बैंकमा रहेको ठेगाना मानी पत्रचार गरिनेछ।)

- The balance in the account would be considered by the bank to be security for all obligations, present or future of the account holders to the bank and bank is entitled/authorized to utilize or set off such balance against the obligations of the account holder. (खातावालाको खातामा रहेको नागद मौज्जदा खातावालाको बैंक उपर हात रहेको वा भविष्यमा हुन सक्ने कुनै पनि दायित्व उपर सुरक्षण सरह हुनेछ । बैंकले खातावालबाट लिनु पर्ने कुनै पनि रकम सोही खाताबाट खर्च लेखि लिन सक्ने छ ।)
- All Financial and non-financial instruction to Bank shall be provided only through authorized channel as specified by the Bank based on standard or regulatory guideline prevailing at that time. (बैंकलाई दिइने वित्तीय तथा गैह वित्तीय (बैंकिङ तथा गैह बैंकिङ) सम्बन्धी सम्पूर्ण निर्देशनहरू नियमनकारी निकाय तथा प्रचलित कानूनको अधिनमा बैंकले निर्दिष्ट गरे बमोजिमको आधिकारीक प्रणालीबाट मात्र हुनेछ ।)
- The usage of Card/Mobile Banking/I-Banking will be in accordance to all Circular directives issued by Nepal Rastra Bank from time to time. कार्ड/मोबाइल बैंकिङ/ईन्टरनेट बैंकिङको सञ्चालन कार्यविधि नेपाल राष्ट्र बैंकले समय-समयमा तोके बमोजिम परिवर्तन हुनेछ ।)
- The Bank acts as the customer's collecting agent and assumes no responsibility for the realization of any items deposited with the Bank for collection. Proceed of cheques and other instruments deposited in the bank are not available for withdrawal until collected by bank. (बैंकले कलेक्सनको लागि चेक तथा अन्य भुक्तानी उपकरण स्विकार गर्दा ग्राहकको तर्फबाट संकलनकर्ता एजेन्टको रूपमा मात्र कार्य गर्नेछ । बैंकमा कलेक्सनको लागि जम्मा भएको चेक लगायतका भुक्तानी उपकरणको भुक्तानी हुने/नहुने सम्बन्धमा बैंक जिम्मेवार हुनेछैन । सम्बन्धित चेक/भुक्तानी उपकरण वापतको रकम यस बैंकमा जम्मा/दाखिला भएपछि मात्र बैंकले उक्त चेक तथा अन्य भुक्तानी उपकरणको भुक्तानी दिनेछ ।)

CUSTOMER DECLARATIONS (ग्राहकको स्व-घोषणा)

- We/us in this context refers to all holders of the account and 'Bank', 'MBL' denotes Machhapuchchhre Bank Limited. (यहाँ उल्लेखित हामी/हाम्रो जस्ता सम्पूर्ण शब्दले सम्बन्धित खाताको खातावाला र बैंक भन्नाले माछापुच्छ्रे बैंक लि. लाई जनाउँछ ।)
- We understand that conduct of accounts opened with the Bank is governed by prevailing laws of country, regulatory directives, internal policies and procedures of Bank. (यस बैंकमा खोलिएका खाताहरूको सञ्चालन नेपालको प्रचलित कानून, नियम, नियमनकारी निकायको निर्देशन तथा बैंकको आन्तरिक नीति निर्देशन तथा कार्यविधि बमोजिम हुने कुराको हामीलाई पूर्ण जानकारी रहेको छ ।)
- All services including opening of the account are subject to verification of information/ documents provided by us. (बैंकले दिने सम्पूर्ण सेवा तथा खाता खोल्नको लागि हामीले प्रदान गरेका आवश्यक कागजातहरू बैंकले सक्कल प्रति सँग प्रमाणित गर्न सक्नेछ ।)
- If account reflects nil balance for 3 months without any transaction from the date of account opening and KYC is incomplete, the Bank may close account with or without prior information to us. (खाता खोलेको ३ महिना सम्म पनि ग्राहक पहिचान फर्म बमोजिम सम्पूर्ण कागजातहरू नभुक्ने वा उक्त अवधि सम्म खातामा नगद नराखेमा बैंकले हामीलाई जानकारी दिई वा नदिई सो खाता बन्द गर्न सक्नेछ ।)
- Bank reserves right to consolidate our customer ID, if found otherwise without prior notice to us. (बैंकको सोही शाखा वा अन्य शाखा कार्यालय सेतमा ग्राहकको सोही प्रकृतिको अन्य खाता रहेको थाहा भएमा बैंकले उक्त खाताहरू हामीलाई जानकारी दिई वा नदिई एकत्रित गर्न सक्नेछ ।)
- All applicable fee/charges shall be levied on our account for the services available by us as described in standard tariff or charges and in the website www.machbank.com. All tax impost are applicable from time to time will be levied on as fees/ commission. (बैंकले मापदण्ड बनाई लागू गरेको शुल्क तालिका वा बैंकको आधिकारीक वेबसाइटमा उल्लेख भएबमोजिमको शुल्क तालिका मेरो/हाम्रो खाताको हकमा समेत लागू हुनेछ । खातामा प्राप्त हुने ब्याज रकममा प्रचलित कानून बमोजिम तान्ने कर लागू हुनेछ ।)
- Any changes/amendment/discontinuation of fees/charges may be updated in bank's website. (बैंकले सेवा दिए वापत लिने शुल्कको दरमा हुने कुनै पनि परिवर्तन/संशोधन/कटौतीको सम्बन्धमा बैंकको आधिकारीक वेबसाइटमा जानकारी हुनेछ ।)
- We authorize bank to utilize or set off any available credit balance including amount following into the account from collection proceed and any deposits in our account against any of my financial obligation to the Bank. (हाम्रो बैंक प्रतिको दायित्व उपर मेरो/हाम्रो नाममा बैंकमा रहेको खातामा कुनै पनि माध्यमबाट जम्मा हुने रकमबाट समायोजन गर्न तथा उपयोग गर्न बैंकलाई अख्तियारी प्रदान गर्दछौं ।)
- No transaction induced by us in the account for a period of 36 months (in case of saving account) and for a period of 12 months (in case of current and call account) or as specified by Nepal Rastra Bank is treated as dormant account with debit posting restriction. (बचत खाताको हकमा ३६ महिना भन्दा बढि समय र चलि/कल खाताको हकमा १२ महिना भन्दा बढि समय सम्म वा नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरे बमोजिम हामीले बैंकमा रहेको खातामा कुनै पनि कारोबार नगरेमा उक्त खातालाई रकम फिर्कन नमिल्ने निष्कृय खाता मानिनेछ ।)
- Bank is authorized to freeze my account under following conditions. (तपसिलका शर्त तथा बन्देजको अधिनमा रही बैंकले मेरो/हाम्रो खाता रोक्का गर्न सक्नेछ):
 - If conduct of account is discontented or misused as a conduct of illegal activity (including money laundering and terrorist financing) (गैर कानूनी कार्य (सम्पत्ति शुद्धिकरण तथा आतंकवादमा लगानी लगायत) सँग सम्बन्धित भई खाताको सञ्चालन वा दुरुपयोग भएको अवस्थामा)
 - If ordered by court, regulatory or any law enforcement agencies. (अदुडा, अदालत, नियमनकारी निकाय वा कुनै कानूनी निकायबाट आदेश भएको अवस्थामा)
 - If there is dispute in account operation. (खाता सञ्चालनमा कुनै किसिमको विवादको जानकारी भएको अवस्थामा)
- All Channel facilities provided by MBL including Cards/Mobile Banking, Internet Banking etc. are subject to specific guidelines that are provided on www.machbank.com and as per terms and conditions handed over to us. (कार्ड/मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ लगायत बैंकको बैंकिङ सञ्जाल सेवाहरू बैंकको आधिकारीक वेबसाइटमा उल्लेख भए बमोजिमका आन्तरिक नीति नियम तथा मार्गदर्शन तथा हामीलाई उपलब्ध गराएका शर्त तथा बन्देजहरूको अधिनमा हुनेछ ।)
- We undertake to inform to Bank immediately in case of loss of Cheque Leaf/Cards. (हाम्रो जिम्मामा रहेको कार्डहरू/चेक लगायत हराएमा तत्काल बैंकलाई जानकारी गराउनेछौं ।)
- We are aware that MBL does not seek any information relating login ID/ password/ OTP in any form including through email from its customer. (लग इन पासवर्ड/ओटिपी लगायतका विषयसँग सम्बन्धित सूचना ईमेल वा अन्य कुनै पनि प्रकृया मार्फत बैंकलाई बुझाउनु नपर्ने विषयमा हामी पूर्ण रूप मा सचेत छौं ।)
- We agree and confirm that MBL shall not be liable for any losses arising from our sharing of ATM Pin/login ID password, OTP, Card number and CVV to any one not shall make claim on the Bank for any unauthorized use. (हामीले कार्ड/मोबाइल बैंकिङ/ईन्टरनेट तथा सो को पासवर्ड कलेसलाई दिएको वा साटोको कारणले कुनै हानी नोक्सानी भएमा सो वापत बैंक जिम्मेवार नहुने कुरामा हाम्रो पूर्ण मञ्जुरी रहेको छ ।)
- We agree to indemnify MBL for any fraud, loss or damage, due to our providing wrong information or not updating the information that may occur to us and to MBL and based on which Bank may act as true and correct. (हामीले बैंकलाई उपलब्ध गराउनु पर्ने सूचना उपलब्ध नगरेको वा गलत सूचना उपलब्ध गराएको कारण बैंकलाई कुनै धोका, हानी नोक्सानी भएमा वा हुने भएमा सो को हामी पूर्ण जिम्मेवारी लिनेछौं ।)
- We understand that cheque should be written for only up to balance available in the account. If the cheque is dishonored due to insufficient balance, the Bank charge return fee and also can recommend for blacklist to us in the record of 'Credit Information Bureau of Nepal' as per NRB (Nepal Rastra Bank) directives. (हामीलाई जानकारी छ कि खातामा रकम भएको सीमासम्म मात्रको चेक काट्नु पर्दछ । खातामा रकम नभएको कारणले चेक फिर्ता भएमा बैंकले सो बापतको निधारित शुल्क लगायत अन्य विधिको निर्देशिका बमोजिम हामीलाई कर्जा सूचना केन्द्र लि. को कालोसूचिमा राख्न सिफारीस समेत गर्न सक्ने छ ।)
- We hereby declare that the amount to be deposited with the Bank has been earned from legal means, and the accounts shall not be used for purpose of money laundering or for any other illegal activities. If the Bank suspects, the Bank may report the details of the account/transaction to concerned authority. (हामी यो घोषणा गर्दछौं कि यस खातामा जम्मा गरिने तथा कारोबार गरिने रकम वैधानिक तरले आर्जन गरिएको हो र यो खाता मुद्रा निर्मलीकरण प्रयोजनका लागि प्रयोग गरिने छैन । यो खाता मुद्रा निर्मलीकरण वा अन्य शंकास्पद प्रयोजनको लागि प्रयोग भएको वा हुन लागेमा बैंकले हाम्रो खाता/ कारोबारको विवरण सम्बन्धित निकायलाई जानकारी गराउन सक्छ भन्ने कुरा हामीलाई अवगत छ ।)
- All information provided by us of any nature (including personal & sensitive information) will be used in the provision of services or facilities, facilitation of transactions, providing information and updates (including value-added services), research and analytics, credit scoring, verification, participation in telecommunication or electronic clearing network as may be required by law/customary practice by the Bank. (हामीले बैंकलाई उपलब्ध गराएका कुनै पनि किसिमका सूचनाहरू (व्यक्तिगत तथा अन्य स्वदेनशिल लगायत) प्रचलित कानून वा बैंकिङ अध्यास बमोजिम सुविधानजन्य सेवा, कारोबारको सरलीकरण, खोज तथा विश्लेषण, क्रेडिट रेटिङ, प्रमाणिकरण, सञ्चार एवं वित्तीय कारोबारको समसोदन सञ्जाललगायतमा प्रयोग हुन सक्नेछ ।)
- All information provided by us of any nature (including personal & sensitive information) can be shared with agencies/service providers who have an agreement with MBL Bank for business purpose and on need to know basis. MBL shall always strive to comply with the rules and regulations as applicable from time to time on this context in accordance with the Bank's Privacy policy. If we intend to revoke my consent to the sharing of the data, the products/services available to us, pursuant to the consent provided earlier, shall no longer be available to us, and we shall be required to initiate closure of such products/services. (हामीले बैंकलाई उपलब्ध गराएका कुनै पनि किसिमका सूचनाहरू (व्यक्तिगत तथा अन्य स्वदेनशिल लगायत) बैंकले विभिन्न सेवा प्रवाहको लागि सम्झौता गरेका विभिन्न एजेन्सी/सेवा प्रदायकहरूलाई प्रदान गर्न सकिनेछ । बैंकले उक्त सूचनाहरूको दुरुपयोग हुन नदिन सूचना सुरक्षा नीति मार्फत अधिकतम प्रयास गर्नेछ । यदि हामीले उक्त सूचनाहरूको तैयारी पक्ष विच प्रदान भएको विषय उपर सहमती दिन नचाहेमा वा भर्इरहेको सहमतिलाई निरन्तर गर्न नचाहेमा हामीले उपयोग गरिरहेको उक्त सुविधा निरन्तर हुने छैन र सो सुविधासँग सम्बन्धित खाता/सेवा बन्द हुने कुरामा मञ्जुरी रहेको छ।)

Signature (दस्तखत)		Signature (दस्तखत)	
Thumb Impression (औंठाछाप)		Thumb Impression (औंठाछाप)	
Signature (दस्तखत)		Signature (दस्तखत)	Stamp (छाप)
Thumb Impression (औंठाछाप)		Thumb Impression (औंठाछाप)	

For Bank's Use only

Customer ID											
Account Number											
Original Seen & Verification of all valid documents done by											
Employee Name					Employee Signature						
Employee ID											
Customer signed in my presence											
Employee Name					Employee Signature						
Employee ID											
Sector					Account Type						
Sub Sector					Account Category						
Tax Rate	<input type="checkbox"/> 0%	<input type="checkbox"/> 5%	<input type="checkbox"/> 15%								
KYC Update	<input type="checkbox"/> Yes	<input type="checkbox"/> No									
RM Code					Business Unit						
Beneficial Ownership Declaration	<input type="checkbox"/> Yes	<input type="checkbox"/> No			PEP Declaration	<input type="checkbox"/> Yes	<input type="checkbox"/> No				
W9/W8 form	<input type="checkbox"/> Yes	<input type="checkbox"/> No									
Account Opened By :					Sign :				Date :		
Account Approved By :					Sign :				Date :		